

## आ.व. २०७५/०७६ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१), अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ (क) को उपदफा (१) र नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली, २०७५ को विनियम १४१ बमोजिम प्रत्येक कर्मचारीले आ.व. समाप्त भएको मितले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था भएको हुँदा आ.व. २०७५/०७६ को सम्पत्ति विवरण निर्धारित ढाँचाको फाराममा भरी प्रत्येक कर्मचारीले अलग अलग खाममा बन्द गरी देहाय बमोजिमको विवरणहरू खाम बाहिर उल्लेख गरी सम्बन्धित कार्यालय मार्फत वा सिधै २०७६ साल साउन १ गते देखि भदौ २८ गते भित्र विभागीय कारवाही शाखामा दर्ता गराउन हुन यो सूचना प्रकाशन गरिएको छ ।

### आ.व. २०७५/०७६ को सम्पत्ति विवरण

कर्मचारीको संकेत नम्बर:-	सेवा:-
नाम थर:-	समूह:-
पद:-	कार्यरत बजेट केन्द्र कार्यालय:-
तह:-	मोवाइल नम्बर:-

१. सम्पत्ति विवरण पेश गर्नु पर्ने अन्तिम समयमा आएर धेरै कर्मचारीहरूबाट एकै पटक विवरण पेश गर्दा प्राविधिक कठिनाई आएको खण्डमा दर्ता गर्न समस्या पर्ने सक्ने हुँदा २०७६ भाद्र २८ गते भन्दा अगावै सम्पत्ति विवरण यस विभागीय कारवाही शाखामा दर्ता गर्ने/गराउने व्यवस्थाको लागि सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।
२. हुलाक/कुरियर वा अन्य कुनै निकायमा जुनसुकै मितिमा दर्ता भएता पनि विभागीय कारवाही शाखामा म्यादभित्र प्राप्त भएको सम्पत्ति विवरण मात्र दर्ता गरी अभिलेख राखिनेछ । म्यादपछि प्राप्त भएको विवरणलाई प्राप्त नभए सरह मानिने छ ।
३. सम्पत्ति विवरण दर्ता गर्ने अन्तिम दिन २०७६ भाद्र २८ गते शनिवार परेको हुँदा सो दिनमा समेत विहान १०:०० बजे देखि अपरान्ह ३:०० बजेसम्म विभागीय कारवाही शाखा सम्पत्ति विवरण दर्ता गर्ने प्रयोजनको लागि खुला रहने छ । म्याद पछि अर्थात् २०७६ भाद्र २८ गते पश्चात प्राप्त हुने सम्पत्ति विवरण दर्ता गरिने छैन ।
४. सम्पत्ति विवरणको फाराम नेपाल विद्युत प्राधिकरणको वेबसाइट [nea.org.np/form](http://nea.org.np/form) वाट समेत प्राप्त गर्न सकिने छ ।

#### द्रष्टव्य:

सम्पत्ति विवरण पेश वा दर्ता गराउने दायित्व सम्बन्धित कर्मचारीको भएकोले खाम बाहिर विवरण नभरेको वा गलत विवरण भरेको वा म्याद गुज्रेको कारण सम्पत्ति विवरण दर्ता हुन नसकेमा त्यसबाट हुने जरिवाना लगायतका विषयमा सम्बन्धित कर्मचारी नै जिम्मेवार हुनेछ ।



नेपाल विद्युत प्राधिकरण  
विभागीय कारवाही शाखा  
दरवारमार्ग काठमाण्डौ ।